



सूचनाको हक सम्बन्धी ऐन २०६४ का दफा ५(३), सूचनाको हक सम्बन्धी नियमावलीको नियम ३
अनुसार

प्रेषित सूचनाहरूको विवरण २०८० कातिकदेखि २०८० पुषसम्म



नेपाल सरकार
वन तथा वातावरण मन्त्रालय
वनस्पति विभाग
थापाथली, काठमाडौं

विषय सूची

१. वनस्पति विभागको स्वरूप र प्रकृति.....	१
२. विभागको काम, कर्तव्य र अधिकार	१
३. निकायमा रहने कर्मचारी संख्या.....	२
४. निकायबाट प्रदान गरिने सेवा, सेवा प्रदान गर्ने शाखा र जिम्मेवार निकाय (नागरिक वडापत्र).....	४
५. निर्णय गर्ने प्रक्रिया र अधिकारी	५
६. निर्णय उपर उजुरी सुन्ने अधिकारी.....	५
७. प्रमुखको नाम र पद.....	५
८. सूचना अधिकारीको नाम र पद	५
९. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची.....	५
१०.आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अद्यावधिक विवरण.....	६
११.अधिल्ला आ.व. मा विभागबाट सञ्चालित कार्यक्रमहरूको विवरण	६
१२.विभागको Website.....	६
१३.विभागले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान, एवं प्राविधिक सहयोग, समझौता	७
१४.विभागले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति विवरण	७
१५.विभागमा परेको सूचना माग सम्बन्धी निवेदन र सो उपर दिएको विवरण	७
१६.सूचना प्रकाशन	७
१७.संगठन संरचना.....	९

१. वनस्पति विभागको स्वरूप र प्रकृति

वि.स. १९९४ सालमा वनस्पति स्रोतको जरोना र प्रयोग गर्ने हेतुले वनस्पति फाँट र वनस्पति गोद्वाराको स्थापना भए पश्चात वनस्पति सम्पदाको सर्वेक्षण, पहिचान, प्रविधि विकास, संरक्षण एवं सम्बद्धन तथा दिगो विकास गर्ने प्रमुख उद्देश्यले वि.स. २०१६ सालमा स्थापना भएको वनस्पति विभागले विज्ञान तथा प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान र विकासका विभिन्न चरणहरू पार गर्दै हालको अवस्थासम्म आइपुगेको छ। विभाग विगतको संगठन संरचना २०५५ मा सामान्य हेरफेर भई २०५७ सालदेखि पुनः सञ्चालनमा आएको थियो। पहिले वन तथा भू-संरक्षण मन्त्रालय अन्तर्गत रही आएकोमा हाल नेपालको संविधानले प्रत्याभूत गरेको संघीय संरचना अनुरूप यस विभागको संगठन संरचना परिमार्जन भई वन तथा वातावरण मन्त्रालय अन्तर्गत रही हाल सोही संरचना अन्तर्गत विभागका सम्पूर्ण तहका कर्मचारीहरू परिचालन गरी सफलतापूर्वक कार्य सञ्चालन हुदै आएको छ।

नेपालमा पाइने वानस्पतिक स्रोतको विविधताको अन्वेषण, संकलन, पहिचान, नमूनाहरूको संरक्षण, अध्ययन, अनुसन्धान र तिनीहरूको स्वस्थानीय वा परस्थानीय संरक्षण र व्यवस्थापन गर्ने, तिनमा विद्यमान रासायनिक तत्वहरूको अध्ययन, अनुसन्धान, विश्लेषण, दिगो उपयोग, आयमूलक खेती प्रवर्द्धन गरी रोजगार सृजना गर्ने तथा औद्योगिकीकरणको लागि परामर्श सेवा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुन्याउन र सामाजिक अवस्था उकास्न मद्दत गर्ने यस विभागको मुख्य उद्देश्य रहेको छ।

वनस्पति विभागबाट सृजित संस्थाहरू

- वि.स. २०२९ सालमा शाही औषधी लिमिटेड हाल नेपाल औषधी लिमिटेड
- वि.स. २०३७ सालमा औषधि व्यवस्था विभाग
- वि.सं. २०३८ सालमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी
- वि.सं. २०५० सालमा वनस्पति विभागको शाही औषधी अनुसन्धानशालालाई औषधी व्यवस्था विभागको एउटा कार्यालयका रूपमा खडा गरिएकोमा उक्त अनुसन्धानशाला हाल राष्ट्रिय औषधी प्रयोगशालाको रूपमा रहेको छ।

वनस्पति विभाग वन तथा वातावरण मन्त्रालयको मातहतमा रहेको छ। यस विभागको प्रमुखमा महानिर्देशकको नेतृत्व रहेको छ। यस विभाग अन्तर्गत दुई वटा महाशाखाहरू र सो अन्तर्गत अन्य शाखाहरू, तीन वटा केन्द्रिय कार्यालयहरू र सात वटा वनस्पति अनुसन्धान केन्द्रहरू रहेका छन्। प्रत्येक महाशाखाको प्रमुखको रूपमा सहसचिव (प्रा.) रहने व्यवस्था छ भने केन्द्रिय कार्यालयहरूमा उपसचिव (प्रा.) रहने व्यवस्था छ। यस विभागमा जम्मा ११६ जना कर्मचारीको दरवन्दी रहेको छ। यस विभाग अन्तर्गत ईलाम, धनुषा, मकवानपुर, सल्यान, बाँके, जुम्ला र कैलालीमा वनस्पति अनुसन्धान केन्द्रहरू रहेका छन् भने ११ वटा वनस्पति उद्यानहरू रहेका छन्।

२. विभागको काम, कर्तव्य र अधिकार

वैज्ञानिक अध्ययन तथा अनुसन्धानद्वारा वानस्पतिक स्रोतको पहिचान गरी प्रविधि विकासका माध्यमबाट तिनको स्वस्थानीय तथा परस्थानीय संरक्षण एवं व्यवस्थापन गर्ने र वनस्पति स्रोतको दिगो विकास गरी मुलुकको आर्थिक विकासमा टेवा पुन्याउन प्रयासरत यस विभागले निम्न कार्य क्षेत्रहरूमा केन्द्रित रही विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आईरहेको छ।

- हर्वेरियम नमुनाहरू पहिचान, हर्वेरियम व्यवस्थापन र फलोरा प्रकाशन गर्ने।
- वनस्पति उद्यानहरूको वैज्ञानिक व्यवस्थापन गरी वंशाणुगत स्रोतको संरक्षण र विकास को लागि अध्ययन अनुसन्धानका साथै वनस्पति उद्यान सम्बन्धी विविध सेवा प्रदान गर्ने।
- मुलुकमा उपलब्ध जैविक विविधतालाई जैविक एवं संरक्षण प्रविधिहरूको माध्यमबाट दिगो विकासका उद्देश्यहरू हासिल गर्ने।
- शैक्षिक र संरक्षण उद्यानको व्यवस्थापन गर्ने।
- विभिन्न वनस्पतिहरूमा रहेका उपयोगी रासायनिक तत्वहरूको अध्ययन अनुसन्धान तथा विश्लेषणात्मक कार्य गर्ने।
- गैरकाष्ठ वन पैदावार लगायत विभिन्न वनस्पतिहरूमा निहित रासायनिक तत्वहरू र त्यसको सुधम जीव प्रतिरोधी गुणहरूको परीक्षण, प्रमाणिकरण र गुणस्तर निर्धारण गर्ने र सो सम्बन्धी सेवा प्रदान गर्ने।
- देशमा विद्यमान जडीबुटी स्रोतको वर्तमान स्थिति पत्ता लगाउन स्थलगत सर्वेक्षण गरी गुणात्मक र परिमाणात्मक विश्लेषण

गर्ने ।

- विभिन्न हावापानीमा पाईने उपयोगी जडीबुटीहरूको खेती प्रविधि विकास गर्न अनुसन्धानहरू गरी खेती प्रविधि विकास भएका जडीबुटीहरूको प्रविधि हस्तान्तरण गर्दै जाने ।
- वनस्पति स्रोत सम्पदाका अध्ययन अनुसन्धानका लागि स्थापित केन्द्रीय एवं विभागका प्रयोगशालाहरूको समयानुकूल व्यवस्थापन तथा विस्तार गर्दै लाने ।
- वनस्पति स्रोत सम्बन्धी विभिन्न विधाहरूमा प्रचार प्रसार, तालिम तथा विशेषज्ञ एवं परामर्श सेवा प्रदान गर्ने ।

३. निकायमा रहने कर्मचारी संख्या

क्र.सं.	कर्मचारीको पुरा नाम थर	पद	सेवा	समूह/उपसमूह	श्रेणी	कार्यरत शाखा
१	डा. राजेन्द्र के.सी.	महानिर्देशक	वन	ज.फ.	रा.प.प्रथम	
२	श्री मोहन देव जोशी	उप महानिर्देशक	वन	वोटानी	रा.प.प्रथम	अनुसन्धान तथा योजना महाशाखा (हाल काजमा वन तथा वातावरण मन्त्रालय, सिंहदरबार)
३	श्री सरोज कुमार चौधरी	उप महानिर्देशक	इन्जि	केमेट्री	रा.प.प्र	व्यवस्थापन तथा विकास महाशाखा
४	श्री रमेश बहादुर बस्नेत	वरिष्ठ वैज्ञानिक अधिकृत	वन	वोटानी	रा.प.द्वितीय	जडीबुटी प्रवर्द्धन तथा विकास शाखा
५	श्री दिपक लामिछाने	वरिष्ठ वैज्ञानिक अधिकृत	वन	वोटानी	रा.प.द्वितीय	वनस्पति विभाग
६	श्री संगिता स्वांर	वरिष्ठ योजना अधिकृत	वन	वोटानी	रा.प.द्वि	योजना तथा अनुगमन
७	श्री ज्वाला श्रेष्ठ	वरिष्ठ वैज्ञानिक अधिकृत	वन	वोटानी	रा.प.द्वि	जैविक विविधता तथा साइटिस शाखा
८	श्री सन्तोष के.सी.	वरिष्ठ वैज्ञानिक अधिकृत	स्वास्थ्य	फार्मसी	रा.प.द्वि	वायोलोजिकल शाखा
९	श्री मदन कुमार खड्का	वरिष्ठ वैज्ञानिक अधिकृत	वन	वोटानी	रा.प.द्वि	शहरी उद्यान विकास शाखा
१०	डा. सम्झना प्रधान	वरिष्ठ वैज्ञानिक अधिकृत	इन्जि	केमेट्री	रा.प.द्वि	वनस्पति विभाग
११	श्री राम सुन्दर साह	वरिष्ठ वैज्ञानिक अधिकृत	इन्जि	केमेट्री	रा.प.द्वि	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा/ जडीबुटी सदुपयोग तथा पाईलट शाखा
१२	श्री पारसमणी यादव	वरिष्ठ वैज्ञानिक अधिकृत	इन्जि	केमेट्री	रा.प.द्वि	इन्स्टुमेन्ट शाखा/गुणस्तर निर्धारण शाखा
१३	श्री शशिकला गौली	शाखा अधिकृत	प्रशासन	सा.प्र.	रा.प.तृतीय	प्रशासन शाखा
१४	श्री प्रकाश गौतम	लेखा अधिकृत	रा.प.तृतीय	प्रशासन	लेखा	आर्थिक प्रशासन शाखा
१५	डा. सीर्जना महर्जन	वैज्ञानिक अधिकृत	वन	वोटानी	रा.प.तृतीय	वायोटेक्नोलोजी शाखा

१६	श्री मो. सज्जाद आलम	वैज्ञानिक अधिकृत	वन	वोटानी	रा.प.तृतीय	जड़ीबुटी सदुपयोग तथा पाइलट शाखा
१७	श्री जनुका पाठक	वैज्ञानिक अधिकृत	वन	वोटानी	रा.प.तृतीय	वायोटेक्नोलोजी शाखा
१८	श्री कृष्णराम भट्टराई	वैज्ञानिक अधिकृत	वन	वोटानी	रा.प.तृतीय	जड़ीबुटी प्रवर्द्धन तथा विकास शाखा
१९	श्री कल्पना शर्मा ढकाल	वैज्ञानिक अधिकृत	वन	वोटानी	रा.प.तृतीय	जैविक विविधता तथा साइटिस शाखा
२०	श्री राजेन्द्र कुमार डंगोल	मेकानिकल इन्जिनियर	इन्जि	मे.ई.ज.मे.ई.	रा.प.तृतीय	इन्स्टुमेन्ट शाखा
२१	श्री प्रमेश बहादुर लाखे	सहायक वैज्ञानिक अधिकृत	वन	वोटानी	रा.प.तृतीय	वायोलोजिकल शाखा
२२	श्री चेतना खनाल	वैज्ञानिक अधिकृत	वन	वोटानी	रा.प.तृतीय	वनस्पति विभाग
२३	श्री मोनिका दाहाल	योजना अधिकृत	वन	वोटानी	रा.प.तृतीय	योजना तथा अनुगमन शाखा
२४	श्री निशान्त श्रेष्ठ	वैज्ञानिक अधिकृत	इन्जि	केमेट्री	रा.प.तृतीय	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा
२५	श्री प्रतिक्षा श्रेष्ठ	वैज्ञानिक अधिकृत	वन	वोटानी	रा.प.तृतीय	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा
२६	श्री सुजित कुमार चौधरी	वैज्ञानिक अधिकृत	इन्जि	केमेट्री	रा.प.तृतीय	गुणस्तर निर्धारण शाखा
२७	श्री कृष्णप्रसाद हुमागाई	वैज्ञानिक अधिकृत	इन्जि	केमेट्री	रा.प.तृतीय	योजना तथा अनुगमन शाखा
२८	श्री विष्णु भट्टराई	वैज्ञानिक अधिकृत	रा.प.तृतीय	वन	वोटानी	जड़ीबुटी सदुपयोग तथा पाइलट शाखा
२९	श्री सिता अर्याल	वैज्ञानिक अधिकृत	इन्जि	केमेट्री	रा.प.तृतीय	इन्स्टुमेन्ट शाखा
३०	श्री सुजाता अधिकारी	वैज्ञानिक अधिकृत	इन्जि	केमेट्री	रा.प.तृतीय	वायोलोजिकल शाखा
३१	श्री सावित्री च्याकुरेल	नायव सुब्बा	प्रशासन	सा.प्र.	रा.प.अनं.प्र	प्रशासन शाखा
३२	श्री मुना कुमारी भण्डारी	लेखापाल	प्रशासन	लेखा	रा.प.अनं.प्र	आर्थिक प्रशासन शाखा
३३	श्री शकुन्तला आचार्य	नायव सुब्बा	प्रशासन	सा.प्र.	रा.प.अनं.प्र	प्रशासन शाखा
३४	श्री कल्पना नेपाल	नायव सुब्बा	प्रशासन	सा.प्र.	रा.प.अनं.प्र	शहरी उद्यान विकास शाखा
३५	श्री कृष्णबाबु तिवारी	असिस्टेन्ट वोटानिष्ट	वन	वोटानी	रा.प.अनं.प्र	शहरी उद्यान विकास शाखा

क्र.सं.	कर्मचारीको पुरा नाम थर	पद	सेवा	समूह/उपसमूह	श्रेणी	कार्यरत शाखा
३६	श्री डम्मर सिंह साउद	असिस्टेन्ट वोटानिष्ट	वन	वोटानी	रा.प.अनं.प्र	जडीबुटी प्रवर्द्धन तथा विकास शाखा
३७	श्री गंगा रिजाल	असिस्टेन्ट वोटानिष्ट	वन	वोटानी	रा.प.अनं.प्र	वायोटेक्नोलोजी शाखा
३८	श्री गोपाल शर्मा	बनस्पति सहायक	वन	वोटानी	रा.प.अनं.प्र	जैविक विविधता तथा साइटिस शाखा
३९	श्री रोमी महर्जन	असिष्टेन्ट केमिष्ट	इन्जि	केमेट्री	रा.प.अनं.प्र	गुणस्तर निर्धारण शाखा
४०	श्री गोपाल कार्की	बनस्पति सहायक	वन	वोटानी	रा.प.अनं.प्र	जडीबुटी सदुपयोग तथा पाइलट शाखा
४१	श्री हेमन्त कुमार के.सी.	असिष्टेन्ट वोटानिष्ट	वन	वोटानी	रा.प.अनं.प्र.	योजना तथा अनुगमन शाखा
४२	श्री ज्ञान भक्त महर्जन	टा.ख.	प्रशासन	सा.प्र.	रा.प.अनं.द्वि	अनुसन्धान तथा योजना महाशाखा
४३	श्री झनक कुमारी थापामगर	खरिदार	प्रशासन	सा.प्र.	रा.प.अनं.द्वि	प्रशासन शाखा
४४	श्री चन्द्र कुमारी मुखिया	खरिदार	प्रशासन	सा.प्र.	रा.प.अनं.द्वि	प्रशासन शाखा
४५	श्री रमेशराज इटनी	हे.फि.अ.	वन	वोटानी	रा.प.अनं.द्वि	शहरी उद्यान विकास शाखा
४६	श्री पुष्कर प्रसाद ढकाल	कार्यालय सहयोगी	प्रशासन	सा.प्र.	श्रेणी विहिन	प्रशासन शाखा
४७	श्री डिल्ली प्रसाद लम्साल	कार्यालय सहयोगी	प्रशासन	सा.प्र.	श्रेणी विहिन	शहरी उद्यान विकास शाखा

४. निकायबाट प्रदान गरिने सेवा, सेवा प्रदान गर्ने शाखा र जिम्मेवार निकाय (नागरिक बडापत्र)

क्र.सं.	सेवाका विवरण	आवश्यक प्रक्रिया	आवश्यक कागजातहरु	दस्तुर	समय	सम्पर्क राज्यपर्ने शाखा/व्यक्ति	सेवा प्रदान गर्ने शाखा	उच्ची/गुनासो सुन्ने व्यक्ति र निजको फोन न.	कैफियत
१.	वनस्पति स्रोत सम्बन्धी सूचनामुलक सामाग्रीहरुका वितरण एवं सूचना प्रवाह	सम्बन्धित व्यक्ति संस्थाले शाखामा सम्पर्क राज्यपर्ने	संस्थागत भए संस्थाको पत्र	नि:शुल्क	यथाशिष्ठ	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा प्रमुख/स.प्र.प्र.अ.	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा	उप महानिर्देशक ५३५११७९	
२.	वनस्पति सम्बन्धी प्रकाशनको विक्री वितरण			सामग्रीको मूल्य अनुसार	यथाशिष्ठ	जिन्सी व्यवस्थापन शाखा प्रमुख	जिन्सी व्यवस्थापन शाखा	उप महानिर्देशक ५३५११७९	
३.	जडीबुटीजन्य स्रोत तथा विस्तार सम्बन्धी जानकारी			नि:शुल्क	यथाशिष्ठ	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा प्रमुख/स.प्र.प्र.अ.	जडीबुटी प्रवर्द्धन तथा विकास शाखा	उप महानिर्देशक ४२५११६०	
४.	जैविक विविधता, रासायनिक विविधता अन्तर्राष्ट्रिय कानूनबाट संरक्षित विस्ताराका प्रजातिहरु, जलवायू परिवर्तन सम्बन्धी जानकारी			नि:शुल्क	यथाशिष्ठ		जैविक विविधता तथा साइटिस शाखा	उप महानिर्देशक ४२५११६०	
५.	टिस्युकल्वर प्रैविधिकाट उत्पादित विस्ताराहरु खेती परीक्षणका लागि वितरण	आवेदन वा सम्बन्धित संस्थाको पत्र	रितपूर्वकको निवेदन तथा नागरिकताको प्रमाणपत्र वा पारिचय खुल्ने प्रमाणपत्र वा संस्थाको दर्ता नं. खुल्ने कागजात	नि:शुल्क	विरुद्ध तथार भएपछि शाखा प्रमुखबाट सम्पर्क गरिने		वायाटनोलोजी शाखा	उप महानिर्देशक ४२५११६०	विरुद्ध सब्या र रोप्ने ठाउँ खोल्नुपर्ने
६.	वनस्पति स्रोत र सम्पदा सम्बन्धी नीति योजना तथा कार्यक्रमका वारेमा जानकारी			नि:शुल्क	यथाशिष्ठ		योजना तथा अनुगमन शाखा	उप महानिर्देशक ४२५११६०	
७.	विभाग र मातहत कार्यालयहरुको कार्यक्रमहरुको कार्य प्रगतिको जानकारी			नि:शुल्क	यथाशिष्ठ		योजना तथा अनुगमन शाखा	उप महानिर्देशक ४२५११६०	
८.	विश्लेषण परीक्षण सेवा FTIR GCMS HPLC			५००/- १०००/- १२००/-	प्रयोगशालामा नमूना प्राप्त भएको मिति देखि ७ कार्य दिन भित्र	व्यवस्थापन तथा विकास महाशाखा	इन्टर्मेन्ट शाखा	उप महानिर्देशक ५३५११७९	
९.	वाह्य स्रोतबाट माग भई आए अनुसार प्रशोधन सेवा उपलब्ध गराउन		वनस्पति विभागको "वनस्पति स्रोत अध्ययन अनुसन्धान कार्यविधि २०७०" को अनुसूची १ अनुसारको निवेदन तथा कागजपत्र	नि:शुल्क	प्रति मेशिनको प्रति घण्टा ५००/-	परिमाण हेरी ५ दिन देखि १ महिना सम्म	जडीबुटी सुदृपयोग तथा पाइलट शाखा प्रमुख/स.वै.अ.	जडीबुटी सुदृपयोग तथा पाइलट शाखा पाइलट शाखा	उप महानिर्देशक ५३५११७९
१०.	नेपाली विरुद्धामा अनुसन्धान अनुमति स्वदेशी/विदेशी (नेपालमा परीक्षण गर्ने) स्वदेशी/विदेशी (विदेशमा परीक्षण गर्ने)			नि:शुल्क	१ सप्ताह	प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा प्रमुख/स.प्र.प्र.अ.	जैविक विविधता तथा साइटिस शाखा	उप महानिर्देशक ४२५११६०	मन्त्रालयको सहमति प्राप्त भएको ३ दिन भित्र
११.१	जडीबुटीका सूक्ष्मजीव विरोधी क्षमता (एन्टमाइकोवियल) परीक्षण*	परीक्षण गर्नुपर्ने नमूना आवश्यक कागजातहरु सहित बुकाउने	- रितपूर्वकको निवेदन - विचारीको हकमा आवद्ध संस्थाको सिफारिस पत्र - परीक्षण फारम संलग्न गरेको हुनुपर्ने - संस्थाको हकमा निवेदन साथ संस्थाको दर्ता नं. एवं PAN/VAT नं. खुलेको प्रमाण पत्र संलग्न अथवा संस्थाको दर्ता नं. तथा PAN/VAT दर्ता नं. खुलेको लेटरप्याडमा निवेदन दिनुपर्ने	२,६००/-	नमूना प्राप्त भएको मिति देखि १२ कार्य दिन भित्र	व्यवस्थापन तथा विकास महाशाखा	वायालोजिकल शाखा	उप महानिर्देशक ५३५११७९	सारतत्व परीक्षण गर्नुपर्ने भएमा नमूना न्यूनतम ३ ग्राम
११.२	जडीबुटीका सूक्ष्मजीव विरोधी क्षमता (एन्टमाइकोवियल परीक्षण) Minimum Inhibitory Concentration / Minimum Bactericidal Concentration सहित			३,०००/-	नमूना प्राप्त भएको मिति देखि २० कार्य दिन भित्र				सारतत्व परीक्षण गर्नुपर्ने भएमा नमूना न्यूनतम ५ ग्राम
११.३	व्याक्टेरियाका टि.ए.भि.सि. (Total aerobic viable count of Bacteria)			८००/-	नमूना प्राप्त भएको मिति देखि २५ कार्य दिन भित्र				परीक्षण गर्नुपर्ने नमूनाको न्यूनतम १०० ग्रामको ३ वटा छाउछुडै सिलबन्दी बट्टा/प्याकेट
११.४	दुर्सी र यिस्टका टि.भि.सि. (Total viable count of Yeasts & Moulds)			८००/-					
११.५	इस्टरिचिया कोली परीक्षण (Escherichia coli test)			५००/-					
११.६	इन्टरो-एंटरोबैक्टेरियसी परीक्षण (Enterobacteriaceae test)			१००/-					
११.७	साल्मोनेल्ला परीक्षण (Salmonella Test)			१००/-					
११.८	शिजेल्ला परीक्षण (Shigella Test)			७००/-					
११.९	क्लोस्ट्रिडियम परीक्षण (Clostridium Test)			३००/-					
११.१०	स्यूडामोनास परीक्षण (Pseudomonas Test)			८००/-					
११.११	स्टाफ्योलोकोक्कस अंतरियस (Staphylococcus aureus Test)			८००/-					
१२.	रासायनिक चाडपर्वरुमा माग भई आए बमोजिम फूलका गमला आपूर्ति/साजावत गर्ने	आवेदन	सम्बन्धित निकायको पत्र	नि:शुल्क	पत्र प्राप्त भएपछि	शहरी उच्चान विकास शाखा प्रमुख	शहरी उच्चान विकास शाखा, सिंहदरवार	उप महानिर्देशक ५३५११७९	फूल, माला, गुच्छा, गमला, फुलदारी उच्चान दिनभन्दा २ दिन अगावै आवेदन दिनुपर्ने
	सरकारी निकायका विशिष्ट पाहुनाहरुको स्वागत सत्कारमा फूल, माला, गुच्छा, गमला, फुलदारी आपूर्ति गर्ने								

५. निर्णय गर्ने प्रक्रिया र अधिकारी

सम्बन्धित शाखाबाट टिप्पणी उठाई सम्बन्धित महाशाखाबाट सिफारीस गरी महानिर्देशकज्यूबाट स्वीकृत गराउने । प्रत्येक कामसँग सम्बन्धित सम्पूर्ण कागजात तथा विवरणहरु, सम्बन्धित शाखाका शाखा प्रमुखले तोकेको कर्मचारीको जिम्मामा रहनेछ र निजले ती अभिलेखहरु आफू कुनै कारणबाट शाखामा नरहने भए पन्जिका बनाई अनिवार्य रूपमा बुझाउनु पर्नेछ । हरेक शाखाबाट उठान भएका निर्णय फाइल तथा तत् सम्बन्धी कागजातहरुको सूची पंजिका बनाउन र व्यवस्थित गरी राख्ने जिम्मा तोकिएका फाँटवाला सहायक कर्मचारीको हुनेछ । निर्णय गर्ने तहबाट फाइल उपमहानिर्देशक हुँदै सम्बन्धित शाखामा पठाईन्छ । निर्णयका फाइल वा कागजात प्राप्त भएपछि शाखा प्रमुखले त्यसको जानकारी सरोकारवालाई दिनुपर्नेछ । फाइल जिम्मा लिने कर्मचारी विदामा वसेमा वा अनुपस्थित रहेमा कसले जिम्मा लिने भन्ने कुरा शाखाका प्रमुखले लिखित रूपमा तोकिदिनुपर्नेछ । फाइल वा कागजातको जिम्मेवारी पाएका/लिएका कर्मचारी अन्यत्र सरुवा भै जानुपर्ने भएमा सरुवा भई आउने कर्मचारीलाई वा तोकिएको अन्य कर्मचारीलाई बरवुझारथ गर्नु पर्नेछ ।

६. निर्णय उपर उजुरी सुन्ने अधिकारी

सेवाग्राहीले उल्लेखित सेवा प्राप्त गर्न नसकेमा वा कुनै सुझाव भएमा महानिर्देशक वा उपमहानिर्देशक समक्ष लिखित वा मौखिक उजुरी गर्न सक्नेछन् । साथै विभागको उजुरी पेटिकामा लिखित उजुरी हाल्न सक्नेछन् ।

७. प्रमुखको नाम र पद

नाम - डा. राजेन्द्र के.सी.

पद - महानिर्देशक

फोन नं - ०१-५३५९९६९

ईमेल : rkc.gen@gmail.com

८. सूचना अधिकारीको नाम र पद

नाम - श्री निशान्त श्रेष्ठ

पद - सहायक वैज्ञानिक अधिकृत

फोन नं - ०१-५३६८२४६

ईमेल : nishanta.sth@gmail.com

९. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची

- जडीबुटी खेती प्रविधि कार्यविधि, २०७५
- जडीबुटी विकासका लागि अनुदान सम्बन्धि कार्यविधि, २०७५
- सङ्कापन वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन, २०७४
- जडीबुटी एवं गैर काष्ठ वन पैदावार विकास नीति, २०६१
- वनस्पति स्रोत अनुसन्धान कार्यविधि, २०७० (पहिलो संशोधन २०७३)
- सुनाखरी संकलन तथा खेती विकास (कार्यविधि) निर्देशिका, २०६९
- जैविक सुरक्षा निर्देशिका, २०६२
- स्वदेशी शोभनीय वनस्पति अध्ययन अनुसन्धान कार्यविधि, २०७५
- स्व-स्थानीय तथा पर-स्थानीय वनस्पति संरक्षण कार्यविधि, २०७५
- राष्ट्रिय वनस्पति पुरस्कार कार्यविधि, २०७७
- जडीबुटी प्रशोधन केन्द्रको स्थापना तथा संचालन कार्यविधि निर्देशिका, २०७६
- जडीबुटीको व्यवसायिक खेती विस्तार कार्यविधि निर्देशिका, २०७७
- जडीबुटीहरुको खेती सम्भाव्यता पकेट क्षेत्र छनौट

१०. आमदानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धी अधावधिक विवरण

बजेट खर्च

क्र. सं.	ब.उ.शि.नं. तथा कार्यक्रमहरू	विनियोजन रकम	खर्च रकम रु.	कैफियत
१	३२९०२०११३ वनस्पति विभाग	७८,५३२,०००१००	३३,४९०,३८४१००	
२	३२९०२१०१३ जडीबुटी विकास कार्यक्रम	१४,२०१,०००१००	३,०६३,२३५१००	
३	३२९०२१०३३ वनस्पति अनुसन्धान संरक्षण तथा उद्यान विकास कार्यक्रम	९,६३८,०००१००	३,५५९,४९०१००	
चालूतर्फको जम्मा		१०२,३७१,०००१००	४०,११३,०२९१००	
४	३२९०२०११४ वनस्पति विभाग कार्यक्रम	६,५५०,०००१००	२,७८९,९९८१००	
५	३२९०२१०१४ जडीबुटी विकास कार्यक्रम	२,९००,०००१००	७४९,७९३००	
६	३२९०२१०३४ वनस्पति अनुसन्धान संरक्षण तथा उद्यान विकास कार्यक्रम	४,२००,०००१००	२०८,९२७१००	
पूँजीगततर्फको जम्मा		१३,६५०,०००१००	३,७४८,५५८१००	
	कुल जम्मा	११६,०२१,०००१००	४३,८६१,५८७१००	

११. अधिल्ला आ. व. मा विभागबाट सञ्चालित कार्यक्रमहरूको विवरण

आ.व. ०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम तथा खर्च विवरण पूँजीगत तथा चालु

क्र. सं.	ब.उ.शि.नं.	कार्यक्रम/ आयोजना	विनियोजन रकम रु.	खर्च रकम रु.
१	३२९०२०११३	वनस्पति विभाग	६९,५७६,०००१००	६९,३६५,०५२१००
४	३२९०२०११४	वनस्पति विभाग	५,९९०,०००१००	५,६८५,४७०१००
२	३२९०२१०१३	जडीबुटी विकास कार्यक्रम	१४,०६५,५७१००	१०,७३५,९६८१००
५	३२९०२१०१४	जडीबुटी विकास कार्यक्रम	९,९००,०००१००	६,०८९,८१५१००
३	३२९०२१०३३	वनस्पति अनुसन्धान संरक्षण तथा उद्यान विकास कार्यक्रम	७,४९५,०००१००	६,९९२,९६१००
६	३२९०२१०३४	वनस्पति अनुसन्धान संरक्षण तथा उद्यान विकास कार्यक्रम	१०,०४५,०००१००	८,५७७,५१७१००
	जम्मा		११६,९९९,५७६००	९९,३६६,७८३००

१२. विभागको Website

www.dpr.gov.np

ईमेल: info@dpr.gov.np

१३. विभागले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान, एवं प्राविधिक सहयोग, समझौता
कुनै पनि समझौता/अनुदान प्राप्त नभएको।

१४. विभागले सञ्चालन गरेको कार्यक्रम र सो को प्रगति विवरण

१. बनस्पति अनुसन्धान, संरक्षण तथा उद्यान विकास कार्यक्रम

- राष्ट्रिय हर्वेरियम तथा बनस्पति प्रयोगशालामा रहेका १,७०,००० हर्वेरियम नमूनाहरूको व्यवस्थापन गरिएको। ३ वटा Taxa New to KATH को रूपमा समावेश गरिएको।
- *Rhododendron campanulatum* र *Reinwardtia indica* को वानस्पतिक नमूनाहरूमा फाइटोकेमिकल अध्ययन भएको।
- ५,१८६ हर्वेरियम नमूनाहरूको Digitization कार्य सम्पन्न गरिएको।
- ११ बनस्पति उद्यानमा ७३,२०५ वटा मौसमी शोभनीय फूल विरुवा उत्पादन भएको।
- ११ बनस्पति उद्यानमा ३६,४०८ वटा बहुवर्षीय शोभनीय विरुवा उत्पादन भएको।
- ११ बनस्पति उद्यानहरूमा विभिन्न किसिमका ल्याण्डस्केप/जाति विशेष उद्यानहरू - शैक्षिक वाटिका, ट्याक्सोनोमिकल फेमिली गार्डेन, ईथनोवोटानिकल वाटिका, फ्लोरल क्लाक, जलिय उद्यान, फर्न उद्यान, ईण्डेमिक, अल्पाइन र एक्जोटिक गार्डेन लगायतका थिमेटिक वाटिकाहरू व्यवस्थापन गरिएको साथै बनस्पति उद्यानहरूमा हालसम्म १,१५७ प्रजातिको बनस्पति संकलन भई परस्थानीय संरक्षण भएको। उद्यान व्यवस्थापन मार्फत यस अवधिमा १ लाख ९४ हजार ५ सय ९४ जना आगन्तुकलाई बनस्पति उद्यानमा पर्यटकीय सेवा प्रदान गरिएको।

२. जडीबुटी विकास कार्यक्रम

- जम्मा १५६ वटा नमूनाहरूको विश्लेषण, प्रमाणीकरण, गुण नियन्त्रण तथा सिफारिस कार्य गरेको। साथै ६८ वटा बनस्पति नमूनाको GCMS र FTIR उपकरण मार्फत परिक्षण सेवा प्रदान गरिएको।
- ७ बनस्पति अनुसन्धान केन्द्रहरूबाट ५३,१०० जडीबुटी विरुवा उत्पादन भएको।
- मक्वानपुरमा १५ जना, सल्यानमा २० जना, बाँकीमा १९ जना तथा कैलालीमा ५१ जना गरी जम्मा १०५ जना कृषकहरूको सहभागितामा जडीबुटी खेती सम्बन्धी तालिन संचालन भएको।
- सिन्धुपाल्चोकमा ३९ र स्याङ्जामा २९ गरी जम्मा ६८ कृषकहरूलाई GACP सम्बन्धी सचेतना तालिम प्रदान गरिएको।
- धनुषा १, मक्वानपुरका १, बाँके १ र कैलालीका १ गरी जम्मा ४ वटा विद्यालयहरूमा जडीबुटी सम्बन्धी सचेतना कार्यक्रम संचालन भएको।
- १४ प्रजातिका ४४ नमूनाहरूको विभिन्न primers मा PCR amplification गरिएको।
- *Michelia kisopa* shoot culture सफल नभएको तथा *Dendrobium heterocarpum* को shoot multiplication र root initiation जारी रहेको।

३. बनस्पति विभाग

- कार्यालय संचालन तथा नियमित व्यवस्थापन भएको।

१५. विभागमा पेरेको सूचना माग सम्बन्धि निवेदन र सो उपर दिएको विवरण

निवेदन दिने संस्था/व्यक्ति	मागका सूचनाको विवरण	कारबाहीको विवरण
-	-	-

१६. सूचना प्रकाशन

- वनस्पति विभागबाट सञ्चालित अनुसन्धान कार्यका नतिजाहरूको प्रकाशन **Journal of Plant Resources** प्रकाशित गर्ने गरिएको र उक्त प्रकाशनलाई विभागको Website मा समेत राख्ने गरिएको छ।
- वनस्पति विभागबाट सञ्चालित कार्यक्रम तथा गतिविधिहरूका जानकारी ‘वनस्पति स्रोत’ त्रैमासिक समाचारपत्र मार्फत् प्रदान गर्ने गरिएको र उक्त प्रकाशनलाई विभागको Website मा समेत राख्ने गरिएको छ।
- अन्य प्रचार प्रसार मूलक सामग्रीहरू leaflet, booklet, posters, वार्षिक प्रगति प्रतिवेदन लगायतका प्रकाशित सामग्री वितरण गरिएको साथै विभागको Website मा समेत राख्ने गरिएको छ।

१७. संगठन संरचना

